



बान्नीगढी जयगढ गाउँपालिका

स्थानीय राजपत्र

खण्ड: २

संख्या: ३

मिति: २०७५/०३/१०

भाग - १

बान्नीगढी जयगढ गाउँपालिका



बान्नीगढी जयगढ गाउँपालिकाको विनियोजन ऐन, २०७५

प्रस्तावना:

बान्नीगढी जयगढ गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम बान्नीगढी जयगढ गाउँपालिकाको दोस्रो गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

- १) यस ऐनको नाम "बान्नीगढी जयगढ गाउँपालिकाको विनियोजन ऐन, २०७५" रहेकोछ ।
- २) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७५/७६ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:

- १) आर्थिक वर्ष २०७५/७६ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले, गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ३९,७५,१४,५००/- (अक्षरूपी उनान्चालिस करोड ७५ लाख १४ हजार पाँच सय रुपैयाँ मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन

- १) यस ऐन द्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/७६ को निमित्त बान्नीगढी जयगढ गाउँपालिका, वडा समिति र विषयगता शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।
- २) उपदफा १) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सकिनेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशत नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालु खर्च शीर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालु तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

- ३) उपदफा २) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्म स्वीकृत रकमको २५ प्रति भन्दा नवढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृत लिनु पर्नेछ ।

अनुसूची:१

(दफा २ संग सम्बन्धित)

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

सञ्चित कोषबाट विनियोजन हुने रकम

अनुमानित आम्दानी			अनुमानित खर्च		
क्र.सं.	शीर्षकको नाम	जम्मा रु.	क्र.सं.	शीर्षकको नाम	जम्मा रु.
१.	नेपाल सरकार वित्तिय समानीकरण अनुदान	६७६०००००.००	१	कार्यालय सञ्चालन	५५०३७५००.००
२.	प्रदेश सरकार वित्तिय समानीकरण अनुदान	६७०४०००.००	२	गाउँपालिका स्तरीय योजनाहरू	६९७०००००.००
३.	नेपाल सरकार सशर्त अनुदान	१०९९०००००.००	३	वडा स्तरीय योजनाहरूमा	२७००००००.००
४	प्रदेश सरकार सशर्त अनुदान	१४३००००००.००	४	नेपाल सरकार सशर्त अनुदान	१०९९०००००.००
५	नेपाल सरकार राजश्व बाँडफाँडा	४९८१७०००.००	५	प्रदेश सरकार सशर्त अनुदान	१४३०००००.००
६	प्रदेश सरकार राजश्व बाँडफाँडा	१८७००००.००	६	बहुक्षेत्रीय पोषणा कार्यक्रम सशर्त अनुदान	१२३७०००.००
७	आन्तरिक स्रोत	१२३८६५००.००			
८	बहुक्षेत्रीय पोषणा कार्यक्रम सशर्त अनुदान	१२३७०००.००			
९	संचित कोषमा अनुमानित मौज्जात	५००००००.००			
जम्मा		३९,७५,१४,५००.००			४०५८७४५००.०० (८३६००००.००)

आजाले,
सागर शाही
प्रमुख प्रशासकीय अधिकृत